

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड

(नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त प्रदेश नं. १ स्तरीय 'घ' वर्गको वित्तीय संस्था)
केन्द्रीय कार्यालय, ईटहरी-४, सुनसरी, फोन नं. : ०२५-५८८१७७/१७८
Website : supportmicrofinance.com.np/E-mail : smicrofinance7@gmail.com

Unaudited Financial Report (Quarterly)

As at 3rd Quarter (2078.12.30) of the Fiscal Year 2078/079

(Rs. in '000')

S.N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.7)	1381582.03	1338102.47	1241870.11
1.1	Paid-up Capital	85800.00	85800.00	66000.00
1.2	Reserves and Surplus	41302.23	40574.73	40172.44
1.3	Debenture and Bond			
1.4	Borrowings	912183.14	899611.78	829993.44
1.5	Deposits (a+b)	255646.76	231453.16	224371.19
	a. Domestic Currency	255646.76	231453.16	224371.19
	b. Foreign Currency			
1.6	Income Tax Liabilities			
1.7	Other Liabilities	86649.90	80662.80	81333.04
2	Total Assets (2.1 to 2.7)	1381582.03	1338102.47	1241870.11
2.1	Cash & Bank Balance	19567.78	29438.48	13607.34
2.2	Money at call and short Notice	37406.16	74349.85	82965.64
2.3	Investments	1000.00	1000.00	1000.00
2.4	Loans & Advances (a+b+c+d+e+f)	1248754.05	1163199.82	1078025.94
	a. Real Estate Loan			
	1. Residential Real Estate Loan (Except Personal Home Loan upto Rs 10 million)			
	2. Business Complex & Residential Apartment Construction Loan			
	3. Income generating Commercial Complex Loan			
	4. Other Real Estate Loan (Including Land Purchase & Plotting)			
	b. Personal Home Loan of Rs. 10 million or less			
	c. Margin Type Loan			
	d. Term Loan			
	e. Overdraft Loan / TR Loan / WC Loan			
	f. Others	1248754.05	1163199.82	1078025.94
2.5	Fixed Assets	9660.99	9634.83	8052.98
2.6	Non-Banking Assets			
2.7	Other Assets	65193.04	60479.47	58218.22
3	Profit and Loss Account			
3.1	Interest income	117227.09	74038.09	102432.49
3.2	Interest Expense	62975.78	37578.91	44540.56
A	Net Interest Income (3.1-3.2)	54251.30	36459.18	57891.93
3.3	Fees Commission and Discount	430.55	274.84	172.11
3.4	Other Operating Income	11941.21	7724.26	13503.63
3.5	Foreign Exchange Gain/Loss (Net)			
B	Total Operating Income (A+3.3+3.4+3.5)	66623.06	44458.29	71567.67
3.6	Staff Expenses	31376.41	21050.29	25976.39
3.7	Other Operating Expenses	12400.45	6831.49	10585.14
C	Operating profit Before Provision (B-3.6-3.7)	22846.20	16576.50	35006.13
3.8	Provision for Possible Loss	5251.77	850.09	1230.15
D	Operating profit (C-3.8)	17594.42	15726.41	33775.98
3.9	Non Operating Income/Expenses (Net)			
3.10	Write Back of Provision for Possible Loss			
E	Profit From Regular Activities (D+3.9+3.10)	17594.42	15726.41	33775.98
3.11	Extraordinary Income/Expenses (Net)			
F	Profit Before Bonus and Taxes (E+3.11)	17594.42	15726.41	33775.98
3.12	Provision For Staff Bonus	1759.44	1572.64	3377.60
3.13	Provision For Tax	4750.49	4246.13	9119.52
G	Net Profit/Loss (F-3.12 -3.13)	11084.49	9907.64	21278.87
4	Ratios			
4.1	Capital Fund to RWA	9.28%	9.74%	9.08%
4.2	Non-Performing Loan (NPL) to Total Loan	4.14%	3.74%	4.49%
4.3	Total Loan Loss Provision to total NPL	34.48%	30.86%	30.78%
4.4	Cost of Funds	10.39%	8.79%	5.36%
4.5	CD Ratio (Calculated as per NRB Directives)	488.47%	502.56%	480.47%

1. Deposit : 2% - 11%

1. Loans and advance : 15%

Note: Above position & performances are subject to change if instructed by statutory auditor and regulatory authority.



धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची-१४

(नियम २६ को उपनियम १ सँग सम्बन्धित)

आव.२०७८/७९ को तेश्रो त्रैमासिक अवधिको विवरण

१. वित्तीय विवरण :

क) त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण : यसै साथ प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरू :

प्रति शेयर आमदानी	मूल्य आमदानी अनुपात (P/E Ratio)	प्रति शेयर नेटवर्थ	प्रति शेयर कुल सम्पत्तिको मूल्य	तरलता अनुपात
१७.२३	९६.८९	१४८.१४	१,६१०.२४	४.८८

२. व्यवस्थापकीय विश्लेषण :

क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आमदानी र तरलतामा कुनै परिवर्तन भए सोको प्रमुख कारण सम्बन्धी विवरण : हाल सम्पूर्ण बैकिङ क्षेत्रले तरलताको अभाव भेलिरहेको र तरलता अभावका कारण अर्थव्यवस्थामा परेको प्रतिकूल प्रभावका बाबजुत पनि यस वित्तीय संस्थाको कारोबार सन्तोषजनक नै रहेको छ । तरलता अभावका कारण कोषको लागत बृद्धि भई आमदानीमा कमी आएता पनि वित्तीय संस्थाले उपलब्ध स्रोत साधनको उचित रूपमा प्रयोग गर्दै आफ्ना ग्राहक सदस्यहरूको आवश्यकता पुरा गर्न व्यवस्थापन प्रतिबद्ध रहेको छ ।

ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण : सुनसरी जिल्लाको ईटहरी उप-महानगरपालिका वडा नं. ४ मा केन्द्रीय कार्यालय रहेको, प्रादेशिक स्तरको यस वित्तीय संस्थाले आफ्नो कार्यक्षेत्र प्रदेश नं. १ मा रहेका ८ वटा जिल्लाहरूमा लघुवित्त कार्यक्रम सञ्चालन गरी विपन्न वर्गका ग्राहक सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान सिकाउदै गुणस्तरीय रूपमा विपन्न वर्ग माफ वित्तीय पहुँच पुऱ्याउदै आईरहेको छ । संस्थाले नियामक निकायको निर्देशनको अधिनमा रही ग्राहकको भावना अनुरूप बचत, कर्जा र अन्य सुविधाहरूमा समेत समय सापेक्ष रूपमा परिमार्जन गर्दै निकट भविष्यमा आफ्नो कार्यक्षेत्र प्रदेश नं. १ का बाँकी जिल्लाहरू समेट्दै दुर दराज सम्म कार्यक्रम विस्तार गरी वित्तीय पहुँच पुऱ्याउने लक्ष्य राखेको छ ।

तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर वृद्धि भई संस्थाले लिएको सापटीको ब्याज खर्च बढेकाले ब्याजदर अन्तरमा कमीआई आमदानीमा प्रभाव पर्न सक्ने, लक्ष्य अनुसार थप शाखा स्थापना तथा कर्जा लगानी गर्न वित्तीय स्रोतको अभाव हुन सक्ने देखिएपनि समय सापेक्ष रूपमा सदस्यहरूको आवश्यकता बमोजिम संस्थाले कर्जा, बचत र अन्य सेवा सुविधाको गुणस्तर वृद्धि गर्दै संस्थालाई आगामी अवधिमा सबल एवम सक्षम संस्थाको रूपमा स्थापित गर्नेमा व्यवस्थापन प्रतिबद्ध रहेको छ ।

ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदी भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : समिक्षा अवधिमा वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव र सोको कारण उतार चढाव भईरहेको ब्याजदर, कोरोना भाईरसको प्रभाव क मगर्नका लागि विगतमा भएको लामो समयको लकडाउनले ऋणीहरूको आयका स्रोतहरूमा आएको संकुचन, लघुवित्त संस्थामा देखिएको कर्जाको दोहोरोपना आदिले असर गर्ने, साथै लघुवित्त संस्थाहरूमा रहेको अस्वस्थ प्रतिस्पर्धाका कारण चुनौतीहरू वृद्धि हुने कम यथावत रहेको छ । कतिपय ऋणी वा परिवारका सदस्यहरूको व्यवसायको पुनरुत्थान हुन नसकेको तथा आर्थिक गतिविधि प्रभावकारी रूपमा अधि बढन नसकेको र तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर वृद्धि भई संस्थाले लिएको सापटीको ब्याज खर्च, कोषको लागत दर वृद्धि भई आमदानीमा तुलो प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण :

क) समिक्षा अवधिमा संस्थाले वा संस्थाका विरुद्ध कुनै मुद्दा दायर भएको छैन र त्यस्तो कुनै सूचना प्राप्त भएको छैन ।

ख) समिक्षा अवधिमा वित्तीय संस्थाका संस्थापक वा सञ्चालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

ग) यस अवधिमा कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण :

क) शेयरको मूल्य तथा कारोबार खुल्ला बजारले निर्धारण गरे अनुरूप हुने हुँदा यसमा वित्तीय संस्था तटस्थ रहेको छ । यद्यपी संस्थाले शेयर मूल्यमा प्रभाव पार्न सक्ने आधारभूत सूचनाहरू प्रचलित ऐन नियमको परिधी भित्र रही प्रवाहित गर्ने गरेको छ ।

ख) नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट www.nepalstock.com अनुसार गत त्रैमासिक अवधिको शेयरको कारोबार निम्न अनुसार भएको देखिन्छ ।

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार दिन	कारोबार संख्या
रु.२,११६/-	रु.१,६६३/-	रु.१,६६९/-	५८ दिन	८२९

५. समस्या तथा चुनौती : समस्या तथा चुनौतीलाई संगठित संस्थाको आन्तरिक र बाह्य भनी वर्गिकरण गरी त्यस्तो समस्या तथा चुनौती समाधान गर्न व्यवस्थापनले अवलम्बन गरेको रणनीति सम्बन्धी विवरण ।

आन्तरिक तथा बाह्य समस्या तथा चुनौतीहरू:

दक्ष जनशक्तिको कमी, सिमित वित्तीय स्रोत तथा साधन, बढ्दो सञ्चालन लागत र घट्दो खुद ब्याजदर अन्तर आदी वित्तीय संस्थाको आन्तरिक चुनौतीका रूपमा रहेका छन । साथै, नियामक निकायको नीति तथा नियममा आउन सक्ने परिवर्तनहरू, तरलतामा हुने उतार, चढाव, कर्जाको दोहोरोपना तथा लघुवित्त संस्थाहरूबिच अस्वस्थ प्रतिस्पर्धा, ग्राहक सदस्य र ऋणीहरूमा वित्तीय साक्षरता र अनुपालनाको कमी आदी वित्तीय संस्थाको बाह्य चुनौतीका रूपमा रहेका छन ।

रणनीतिहरू :

कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि समय समयमा आन्तरिक रूपमा तथा बाह्य रूपमा तालिम, गोष्ठी सञ्चालन गरी सहभागिता गराउने, लगानीमा विविधीकरण गर्दै जोखिम कम गरी विपन्न वर्गका ग्राहकहरूमा वित्तीय सेवा विस्तार गर्ने, कृषि तथा उत्पादनमुलक कर्जालाई प्राथमिकता दिदै खर्चमा मितव्ययीता अपनाउने, व्यवसायिक दिगोपनामा सुधार गर्दै प्रतिस्पर्धी क्षमता बढाउने, वित्तीय जोखिम व्यवस्थापनका लागि सुक्ष्म रूपमा विश्लेषण गरी विवेकशिल जोखिम व्यवस्थापन नीतिलाई अंगिकार गर्दै जाने रणनीतिहरू रहेको छन ।

६. संस्थागत सुशासन : नेपाल राष्ट्र बैंकबाट जारी संस्थागत सुशासन लगायतका निर्देशनहरू पालना गर्नुको साथै प्रचलित ऐनहरू, कम्पनी ऐन, २०६३ (संशोधन सहित) बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितोपत्र ऐन २०६३, आयकर ऐन २०५८ आदी पालना गरिएको छ । वित्तीय संस्थाको प्रबन्धपत्र, नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, कर्जा अपलेखन विनियामवली र अन्य आन्तरिक नीति निर्देशिकाहरू, आन्तरिक लेखापरिक्षण निर्देशिका, सुचना प्रणाली नीति, सम्पति शुद्धीकरण अनुगमन निर्देशिका तयार गरी लागु गरिएको छ । त्यसैगरी लेखापरिक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति र सम्पति शुद्धीकरण अनुगमन समिति गठन गरी कार्यान्वयनमा ल्याइएको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण : आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मितिसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानी कर्ताहरूलाई सु-सूचित भई निर्णय लिने आवश्यक कुनै विवरण सुचना तथा जानकारीहरू लुकाइएको छैन ।

(Signature)



(Signature)